



# लोक सेवा आयोग सुर्खेत कार्यालय



वीरेन्द्रनगर, सुर्खेत

सूचना नं. :- ११८/०७८-७९, मिति: २०७९/०९/२६

## परीक्षा भवन कायम गरिएको सूचना ।

लोक सेवा आयोग सुर्खेत कार्यालय, सुर्खेतले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको वि.नं. १०८/२०७८/०७९ (खुला/समावेशी), प्रशासन सेवा, नगद समूह, चौथो तह, सहायक(नगद) पदको लागि आवेदन दिएका उम्मेदवारहरुको **पूर्वयोग्यता** प्रतियोगितात्मक लिखित परीक्षा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

### परीक्षा कार्यक्रम:-

क्र.स.	विज्ञापन नं.	निकाय	पद/ सेवा/ समूह/तह	परीक्षा मिति र समय
१	१०८/२०७८/०७९ (खुला/समावेशी)	राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड	सहायक(नगद), प्रशासन, नगद, ४	२०७९ जेठ १५ गते विहान ११:०० बजे (४५ मिनेट)

### परीक्षा केन्द्र:-

क्र.स.	रोल नम्बर	परीक्षा केन्द्र	उम्मेदवार संख्या
१	६१०८०००१ देखि ६१०८०२०० सम्म	श्री देउती टेक्निकल इन्स्टिच्युट भेटेरिनरी लाइन, वीरेन्द्रनगर, सुर्खेत ।	२००
२	६१०८०२०१ देखि ६१०८०४१० सम्म	श्री कृष्ण मा.वि. (१०+२) इत्राम वीरेन्द्रनगर सुर्खेत, परीक्षा केन्द्र – क ।	२१०
३	६१०८०४११ देखि ६१०८०६२० सम्म	श्री कृष्ण मा.वि. (१०+२) इत्राम वीरेन्द्रनगर सुर्खेत, परीक्षा केन्द्र – ख ।	२१०
४	६१०८०६२१ देखि ६१०८०७६० सम्म	श्री कृष्ण मा.वि. (१०+२) इत्राम वीरेन्द्रनगर सुर्खेत, परीक्षा केन्द्र – ग ।	१४०
५	६१०८०७६१ देखि ६१०८०९८० सम्म	श्री कृष्ण मा.वि. (प्रा.वि. भवन) इत्राम वीरेन्द्रनगर सुर्खेत, परीक्षा केन्द्र ।	२२०
६	६१०८०९८१ देखि ६१०८११८० सम्म	श्री लोक सेवा आयोग सुर्खेत कार्यालय (परीक्षा भवन), परीक्षा केन्द्र – क ।	२००
७	६१०८११८१ देखि ६१०८१३५९ सम्म	श्री लोक सेवा आयोग सुर्खेत कार्यालय (परीक्षा भवन), परीक्षा केन्द्र – ख ।	१७९

### द्रष्टव्य :- (परीक्षार्थीहरुले अनिवार्य रुपमा पालना गर्नु पर्ने विषयहरु)

- प्रवेशपत्र बिना परीक्षामा सम्मिलित नगराइने हुँदा **प्रवेशपत्र अनिवार्य रुपमा साथमा लिई परीक्षा सञ्चालन हुनु भन्दा कम्तीमा १ घण्टा अगावै** परीक्षा भवनमा आइपुग्नुपर्नेछ । प्रवेशपत्रको प्रतिलिपि आवश्यक पर्ने उम्मेदवारले सम्बन्धित कार्यालयबाट अनिवार्य रुपमा परीक्षा संचालन हुनु भन्दा एक दिन अगावै प्रवेशपत्र लिइसक्नु पर्नेछ ।
- परीक्षा दिन आँउदा नेपाली नागरिकताको सक्कल प्रमाण पत्र वा नेपाल सरकारद्वारा जारी गरिएको फोटो सहितको कुनै पनि परिचय-पत्र सहित उपस्थित हुनुहोला अन्यथा परीक्षामा सम्मिलित गराइने छैन ।
- परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशन पूर्णरुपमा पालना गर्नु पर्नेछ ।
- परीक्षा भवनमा झोला, मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरु लैजान निषेध गरिएको छ ।
- परीक्षामा कालो मसी भएको कलम/ डटपेन मात्र प्रयोग गर्नु पर्नेछ ।
- परीक्षाको किसिम बहुबैकल्पिक OMR उत्तरपुस्तिका हुनेछ ।
- उम्मेदवारले अनिवार्य रुपमा **मास्क** लगाई परीक्षा केन्द्रमा प्रवेश गर्नु पर्नेछ साथै आफ्नो प्रयोजनको लागि स्यानिटाइजर तथा खानेपानी स्वयंले लिई आउनु पर्नेछ ।
- परीक्षा केन्द्रमा प्रवेश गर्दा, शौचालय प्रयोग गर्दा र परीक्षा केन्द्रबाट बाहिर निस्कदा एक आपसमा भौतिक दुरी कायम गर्नु पर्नेछ ।
- परीक्षार्थीहरुले समूहमा भेला हुने जस्ता कार्यहरु गर्न पाइने छैन ।
- परीक्षा हल र शौचालयमा परीक्षार्थीहरुले अवाञ्छित वा अनुशासनहिन क्रियाकलाप गर्न पाउने छैन ।
- कोभिड-१९ बाट संक्रमित बिरामीको लागि लोक सेवा आयोग, सुर्खेत कार्यालयमा विशेष परीक्षा केन्द्र व्यवस्था गरिएकोले सम्बन्धित उम्मेदवारले यस कार्यालयको फोन नं. ०८३-५२०१०६/५२५५०६ वा ईमेल- surkhet@psc.gov.np मा परीक्षा अगावै सम्पर्क गर्नु पर्नेछ ।

(बृज लाल चौधरी)  
कम्प्युटर अपरेटर

(खगेन्द्र बुढाक्षेत्री)  
नायव सुब्बा

(पूर्णमान श्रेष्ठ)  
उपसचिव